

वडाको संक्षिप्त परिचय

- मुख्य बजार क्षेत्रको रूपमा रहेको करिब ०.५९ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको ।
- करिब ७४४५ जनसंख्या रहेको यस वडा नं. ६ मा करिब २७३१ घरधुरी रहेका छन् ।
- मंगलगढीटोल, दशरथपथटोल, शहिदमार्गटोल, घण्टाघरटोल, वातावरणटोल, रामजानकीटोल, श्रीगणेशशान्ति समाजटोल, भगवतीटोल, हुलाकटोल, पुल्चोकटोल, वीरेन्द्रनगरटोल, शान्तिटोल, सदभावटोल, प्रगतिटोल, र प्रगतिनगर टोलविकास संस्था गरि जम्म १५ वटा टोल विकास संस्थाहरू रहेका छन् ।
- यस वडाको पूर्वमा घण्टाघरको बाटो, पश्चिममा खोर्केखोला, उत्तरमा गणेशचोक र दक्षिणमा सुर्खेत जुम्ला सडक खण्ड सिमा स्तम्भको रूपमा रहेका छन् ।
- खारखोली र खोर्केखोलाले विशेषत प्रभाव पार्ने यस वडाको विपदको रूपमा फोहरमैला व्यवस्थापन प्रमुख चुनौतिको रूपमा रहेको छ ।
- विविधताको घना वस्ति उच्च जनचाप रहेको यस वडा क्षेत्रफलको रूपमा अन्य वडा भन्दा सानो भएता पनि तुलनामा निककै व्यस्त रहेको छ ।
- कर्णाली अञ्चलमा उपभोग हुने सम्पुर्ण सामाग्रीहरूको आयात तथा निर्यात हुने प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको यस वडा नं. ६ मा ४३ वटा सहकारी संस्था र ३२ वटा वित्तिय निकायहरू रहेका छन् ।
- झट्ट हेर्दा भौतिक पूर्वाधारको पुर्ण विकास भएका कारण देखिएकाले गर्दा अन्य वडाको तुलनामा अग्र स्थानमा देखिने गर्छ ।

वडा नं. ६ उल्लेख्य कार्यहरू (२०७८।०७९)

- परम्परागत उद्यमशिलता सिप प्रवर्द्धनका लागि फलामको काम गर्ने दुई जना (आरन) लाई नवप्रविधि युक्त सहयोगी सामाग्री हस्तान्तरण ।
- कोभिड १९ को संक्रमणमा रहेका विरामीहरूको अवस्थाबारे नियमित रूपमा टेलिफोनन मार्फत सुचना संकलन तथा प्रभावित घर परिवारहरूलाई प्रत्यक्ष भेटघाट कार्यक्रम साथै सचेतनाका लागि प्रचारप्रसार तथा निरन्तर टोल विकास संस्था सँग समन्वय ।
- सभा हल (सिटीहल) निकटमा रहेको भानु पार्कलाई पर्यटकिय रूपमा थप प्रवर्द्धनका लागि गोटा टायल सहित व्यायाम सामाग्री तथा ट्रष्ट सहित बेन्चहरूको उचित व्यवस्थापन गरिएको । ८० थान राष्ट्रिय झण्डाका लागि समेत पोल तयारी अवस्थामा रहेको छ ।
- वडा कार्यालयको लागत सहभागिता प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडा स्थित रहेको खोर्के खोला क्षेत्रमा मेशिनरी वाल निर्माण तथा लक्षिम हल स्थित रहेको वाल उद्यानको कम्पाउण्ड वाल निर्माण कार्य सम्पन्न ।
- पूर्वाधार विकास तर्फ विनियोजित वीरेन्द्रचोकमा टावरलाईट निर्माणको बजेटमा प्रदेश सरकार संगको वीरेन्द्रनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालयबाट भएको समन्वयका कारण ४ वटा टावरलाईट वडाको क्षेत्र भित्र रहेको ।
- विभिन्न प्रकारका रोगले संक्रमित भएका विपन्न १० घरपरिवारलाई विपन्न नागरिक सहयोग कार्यक्रमबाट राहत स्वरूप औषधी उपचारमा सहयोग ।
- कोभिड १९ को विभिन्न चरणको भ्याक्सिनका कारण शुरूमा कठिनाई रहेता पनि हाल वडावासीहरूमा कोभिड प्रतिको दृष्टिकोणमा परिवर्तन देखिएको छ ।
- कोरोनाको प्रत्यक्ष प्रभावमा परेका विपन्न घरपरिवारहरू मध्ये ८४ घरपरिवारहरूलाई विभिन्न सहयोगी मनहरू सँगको सहयोगमा आधारभुत सामाग्रीहरू राहात स्वरूप वितरण गरिएको ।
- ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत कार्यालयको तर्फबाट १५१ जना बृद्धबृद्धालाई र ज्येष्ठ विपन्न नागरिक सहयोग कार्यक्रम अन्तर्गत वातावरण सुधार समाजको सहयोगमा ४० जना विपन्न नागरिक जम्मा १९१ जनालाई न्यानो कपडा वितरण ।
- वडालाई सडक मानव रहित बनाउनका लागि सहयोग गर्ने मानव सेवा आश्रमलाई खाध्यान्न तथा अन्य आवश्यक सामाग्री सहयोग ।
- लकडाउन पश्चात लामो समय देखि वन्द रहेको स्मार्ट सार्वजनिक शौचालय २०७७ मंसिर देखि सञ्चालन ।
- वडा सामुदायिक मेलमिलापकेन्द्रको स्थापना पश्चात वडा स्तरबाट नै विवाद निरूपरणका लागि कार्य शुरू ।